



त्रिभुवन विश्वविद्यालय

व्यवस्थापन संकाय

(परीक्षा नियन्त्रण महाशाखा)

डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं, नेपाल।

मिति:- २०८२।०३।२९

टेलिफोन : ०१-४३३०८१८, ०१-४३३२७१८, ०१-४३३५९८७ (परीक्षा)
०१-४३३६६०६ (परीक्षा), ०१-५९०७९२७ (वेसिस)
E-mail : fomdean@gmail.com, info@fom.tu.edu.np
exam.mgmt.tu@gmail.com, mgmtdean.exam@gmail.com
Website : www.fomecd.edu.np, www.tudoms.org

स्नातक तह दोश्रो तथा सातौंसत्रको नियमित परीक्षा-२०२५ को परीक्षा फाराम भर्ने सूचना

त्रि. वि. व्यवस्थापन संकाय अन्तर्गत संचालित स्नातक तहका Bachelor of Business Administration (BBA), Bachelor of Information Management (BIM), Bachelor of Business Management (BBM), Bachelor of Public Administration (BPA), Bachelor of Mountaineering Studies (BMS), Bachelor of Hotel Management (BHM), Bachelor of Business Administration - Finance (BBA-F) र Bachelor of Travel and Tourism Management (BTTM) कार्यक्रमका दोश्रो तथा सातौंसत्रको नियमित परीक्षा आगामी २०८२ साल भाद्र तेश्रोसातादेखि सञ्चालन हुने भएकोले सो परीक्षाको परीक्षा फाराम भर्नेबारे सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

उल्लेखित कार्यक्रम र सत्रको सिमेष्टर परीक्षामा सम्मिलित हुन चाहने (सन् २०१८ देखि सन् २०२४ भर्ना समुहमा उल्लेखित कार्यक्रममा भर्ना भएका) परीक्षार्थीहरूले परीक्षा फाराम भरि सम्बन्धित क्याम्पस / कलेजमा मिति २०८२।०४।२७ गतेभित्र (परीक्षार्थीबाट जम्मा भएको शुल्क सोहि दिन बैंक दाखिला वा भोलिपल्ट मिति २०८२।०४।२८ गते बैंक खुलेको पहिलो सत्रमा जम्मा गर्नु पर्ने) र सम्बन्धित क्याम्पस / कलेजहरूले उक्त परीक्षा फाराम मिति २०८२।०४।३० गते भित्र यस डीन कार्यालयको परीक्षा नियन्त्रण महाशाखामा अनिवार्यरूपमा तपशिलमा उल्लेखित आवश्यक शुल्क सहित बुझाई सक्नुपर्नेछ।

तपशिल

उल्लेखित कार्यक्रमको त्रि. वि. सेवाशुल्क बाहेकको परीक्षा फाराम शुल्क मात्र

नियमित परीक्षा शुल्क: प्रति विद्यार्थी प्रति सत्र : रु २५००/-

आंशिक परीक्षा शुल्क: प्रति विद्यार्थी प्रति विषय : रु ५००/-

परीक्षा केन्द्र शुल्क: प्रति विद्यार्थी प्रति सत्र : रु ४५०/-

परीक्षा फाराम शुल्क: प्रति विद्यार्थी प्रति सत्र : रु ५०/-

विलम्ब शुल्क : मिति २०८२।०४।२८ र २९ गरि २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्र रु ५००/-, मिति २०८२।०४।३० र ३१ गरि दोश्रो २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्र रु १,०००/- र त्यसपछिको मिति २०८२।०५।०१ र ०२ गरि २ दिन अन्तिमपटक प्रति विद्यार्थी प्रतिसत्र रु २,५००/- रहेको छ। जम्मा भएको रकम सोहिदिन बैंकमा जम्मा गर्नु पर्नेछ।

क्रमशः




त्रिभुवन विश्वविद्यालय

व्यवस्थापन संकाय

(परीक्षा नियन्त्रण महाशाखा)

डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं, नेपाल।

मिति:- २०८२।०३।२९



टेलिफोन : ०१-४३३०८१८, ०१-४३३२७१८, ०१-४३३५९८७ (परीक्षा)

०१-४३३६६०६ (परीक्षा), ०१-५९०७९२७ (बेसिस)

E-mail : fomdean@gmail.com, info@fom.tu.edu.np

exam.mgmt.tu@gmail.com, mgmtdean.exam@gmail.com

Website : www.fomecd.edu.np, www.tudoms.org

म्यादनाघी वा रीत नपुगी प्राप्त फाराम उपर कुनै कारवाही हुने छैन साथै उक्त परीक्षाको विस्तृत परीक्षा तालिका पछि प्रकाशित गरिने छ।

- नोट:** (क) नियमित परीक्षाहरुको हकमा अधिल्लोसत्रको प्रवेश पत्र / *Result Ledger / Grade Sheet* को फोटोकपी र आंशिक परीक्षार्थीहरुको हकमा सोहिसत्रको नियमित र पुनः परीक्षाको *Grade Sheet / Ledger* को प्रतिलिपी अनिवार्य रुपमा फाराम संगै संलग्न गरी पठाउनुपर्ने अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरीने छैन।
- (ख) परीक्षा फारम, परीक्षा क्रमाङ्क (Roll Number) सानो देखि ठूलो क्रममा मिलाई सेमष्टर अनुसारको छुट्टै फाइलमा आवश्यक कागजात सहित मिलाएर बुझाउनु पर्नेछ।
- (ग) परीक्षा फाराममा विषय सच्चाईएको पाईएमा सो परीक्षाफारम रद्द गरिनेछ र सोको जिम्मेवारी स्वयम् विद्यार्थी हुनेछ।
- (घ) परीक्षा रोल नं. र त्रि. वि. दर्ता नं. सहितको परीक्षार्थीहरुको आन्तरिक मुल्याङ्कनको *List* परीक्षा फाराम संगै संलग्न गरि सो प्राप्तोङ्क परीक्षा फर्म (नियमित र आंशिक दुवै) मा समेत उल्लेख गर्नु पर्नेछ। आन्तरिक मुल्याङ्कन उल्लेख नभएका परीक्षा फाराम स्विकृत गरीने छैन।
- (ङ) परीक्षामा सामेल हुने परीक्षार्थीको परीक्षा रोल नं., त्रि. वि. दर्ता नं. र विषय सहितको विवरण यस कार्यालयको email id: *mgmtdean.exam@gmail.com* मा *Excel file format* मा अनिवार्यरुपमा पठाउनुपर्नेछ।
- (च) परीक्षाशुल्क व्यवस्थापन संकाय, त्रि. वि. कीर्तिपुरको नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखाको च.हि.नं. ०४५-००१-०००९९०६६०००००१ मा जम्मा गरी कार्यक्रम र सत्र अनुसारको छुट्टै सक्कल भैंचर परीक्षा फाराम संगै संलग्न हुनुपर्नेछ।
- (छ) विद्यार्थी विवरणको *Hard Copy* लेखा शाखाको लागि १ प्रति र फाराम शाखाको लागि १ प्रति गरि २ प्रति अनिवार्य रुपमा ल्याउनु पर्नेछ।

डा. भरत राई
सहायक डीन